

**श्री मानांक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका
सदस्य महानुभावहरु समक्ष**

लेखापरीक्षकको प्रतिवेदन

१. हामीले श्री मानांक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ आषाढ २०७३ को वासलात, सोही मितिमा समाप्त भएको वर्षको आय विवरण तथा नगद प्रवाह विवरणको लेखापरीक्षण सम्पन्न गरेका छौं । वित्तिय विवरणहरु प्रतिको उत्तरदायित्व व्यवस्थापनमा रहेको छ । व्यवस्थापनले तयार गरेका ति वित्तिय विवरणहरु उपर लेखापरीक्षणको आधारमा आफ्नो राय जारी गर्नु हाम्रो उत्तरदायित्व हो ।
२. नेपाल लेखापरीक्षण मान तथा प्रचलीत सिद्धान्तको आधारमा लेखापरीक्षण सम्पन्न गरिएको छ । वित्तिय विवरण सारभूत रुपमा गलत आंकडा रहीत छ भन्ने कुरामा विस्वस्त हुनका लागि लेखापरीक्षण योजना तयार गरी तदानुसार लेखापरीक्षण सम्पन्न गर्नु पर्दछ । वित्तिय विवरणमा उल्लेखित रकम र खुलाईएका अन्य विवरणलाई पुष्ट्याई गर्ने प्रमाणको नमुना परीक्षण (Test Check) समेत लेखापरीक्षणमा समावेश हुन्छ । संस्थाले अवलम्बन गरेका लेखा निति, व्यवस्थापनले गरेका महत्वपूर्ण अनुमान एवं वित्तिय विवरणको प्रस्तुतिको समग्र स्थितिको मुल्यांकन पनि लेखापरीक्षणमा समावेश हुन्छ । यस लेखापरीक्षणले हाम्रो रायलाई पर्याप्त आधार प्रदान गरेको कुरामा हामी विश्वस्त छौं ।
३. हामी देहाय बमोजिमको प्रतिवेदन पेश गर्दछौं :
- क) हामीले लेखापरीक्षणको सन्दर्भमा आवश्यक ठानी सोधनी गरेका कुराहरुको जवाफ तथा स्पष्टीकरणहरु सन्तोषजनक रुपमा पायौं ।
- ख) वासलात, आय विवरण तथा नगद प्रवाह विवरण सहकारी ऐन २०४८ बमोजिम तयार भएका छन् । प्रस्तुत वित्तिय विवरणहरु संस्थाले राखेको हिसाब किताबहरु संग दुरुस्त छन् ।
- ग) हाम्रो रायमा संस्थाले आफ्नो श्रेस्ता तथा हिसाब किताब प्रचलीत कानून तथा प्रचलन बमोजिम राखेको छ ।
- घ) हाम्रो रायमा संस्थाबाट प्राप्त विवरणहरु लेखापरीक्षणका निमित्त पर्याप्त छन् ।
- ङ) हाम्रो रायमा, हामीले प्राप्त गरे सम्मको सूचना, स्पष्टीकरण र संस्थाको हिसाब किताबको लेखापरीक्षण गर्दा व्यवस्थापन समिति वा अन्य कुनै कर्मचारीले लेखा सम्बन्धि कानूनी व्यवस्था विरुद्ध काम काज गरेको वा संस्थालाई हानी नोक्सानी पुऱ्याएको वा संस्थाको कोषको हिनामीना गरेको हाम्रो जानकारीमा आएको छैन ।

- च) हामीले लेखापरीक्षण गरेका श्रेष्ठाहरुको आधारमा सहकारी तर्फ संस्थाले कर्जा प्रवाह गर्दा धितोका साथै सामुहिक जमानी तथा व्यक्तिगत धन जमानीमा कर्जा प्रवाह गरेको र १, ३५ र १०० प्रतिशतका दरले कर्जाको जोखिम ब्यहोर्ने कोषको व्यवस्था गरेको छ।
- छ) सहकारी विभागबाट लेखा परिक्षक हरुलाई जारी गरिएको सुचना बमोजिम आवश्यक विषय हरुको खुलासा छुट्टै पेश गरिएको छ।

४ दफा ४६(१) संग सम्बन्धित अनुसूची - ४ को बुँदा नं २५ मा उल्लेखित बुँदाहरुले पार्ने असरहरु बाहेक हाम्रो रायमा, संलग्न वित्तिय विवरणहरु लेखासंग सम्बद्ध टिप्पणीहरुको साथ अध्ययन गर्दा, २०७३ आषाढ मसान्तको वित्तिय स्थिती र सो मितिमा अन्त भएको आर्थिक वर्षको सञ्चालन नतिजाको यथार्थ चित्रण गर्दछ।

पि.भट्ट एण्ड एशोसिएट्स
चार्टर्ड एकाउन्टेण्ट्स



मिति: २०७३।०५।१०

स्थान: महेन्द्रनगर, कञ्चनपुर

सि.ए. प्रकाश दत्त भट्ट
प्रोप्राइटर

मानांक बचत तथा ऋण सहकारी संस्था लि.
अत्तरिया ४, कैलाली
२०७३ आषाढ ३१ गतेको
वासलात

पूँजी तथा दायित्व	अनुसूची	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
१. शेयर पूँजी	१	४,७३०,१००.००	४,२००,९००.००
२. जगेडा तथा कोषहरु	२	१,४७२,२५९.३७	१,३०६,५३८.००
३. सापटी	३	-	-
४. बचत हिसाब	४	१२,०८१,२८१.००	७,८८२,४८३.००
५. अन्य दायित्व तथा व्यवस्था	५	१,४६७,७३८.३४	५२०,२४८.००
६ कर्जा नोक्सानी व्यवस्था		९८८,१५२.९६	६२३,४९७.००
कूल पूँजी तथा दायित्व		२०,७३९,५३१.६७	१४,५३३,६६६.००

सम्पत्ति	अनुसूची	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
१. नगद मौज्दात		९,८१४.००	१७९,२६८.००
२. बैंक मौज्दात	६	३,५३३,७३६.००	१,१५३,९३६.००
३. लगानी	७	३,०००.००	३,०००.००
४. कर्जा तथा सापटी	८	१६,०३७,१०६.००	१२,८०१,२७८.००
५. स्थिर सम्पत्ति	९	४१८,१३१.७५	२७३,३४१.००
६. अन्य सम्पत्ति	१०	७३७,७४३.९२	१२२,८४३.००
कूल सम्पत्ति		२०,७३९,५३१.६७	१४,५३३,६६६.००

१. सम्भावित दायित्व (Contingent Liabilities)	अनुसूची ११
२. लेखानीतिहरु	अनुसूची २०


माथि उल्लेखित अनुसूचीहरु वित्तीय विवरणका अभिन्न अङ्ग हुन् ।

आजको मितिमा संलग्न प्रतिवेदन अनुसार
पि. भट्ट एण्ड एसोसिएट्स



केशव दत्त जोशी
कोषाध्यक्ष

राजु भट्टराई
अध्यक्ष



सि.ए. प्रकाश दत्त भट्ट
प्रोपाइटर

मिति: २०७३।०५।१०

स्थान: महेन्द्रनगर, कञ्चनपुर

प्रकाश कुमार जोशी
व्यवस्थापक

कमल सिंह वि. क.
लेखापाल

मानांक बचत तथा ऋण सहकारी संस्था लि.

अत्तरिया ४, कैलाली

२०७३ साल आषाढ मसान्तको (जुलाई १५, २०१६)

नाफा र नोक्सान हिसाब

विवरण	अनुसूची	यस वर्ष रु.	गत वर्ष रु.
१. व्याज आम्दानी	१२	२,६२०,४२३.९२	१,९८५,७५३.००
२. कमिशन तथा डिस्काउण्ट	१३	-	-
३. गैर सञ्चालन आम्दानी	१४	-	-
४. अन्य आम्दानी	१५	५८९,९८८.००	६५६,८९५.००
५. अपलेखित कर्जा असुली			
६. खूद नोक्सान			
जम्मा		३,२१०,४११.९२	२,६४२,६४८.००

विवरण	अनुसूची	यस वर्ष रु.	गत वर्ष रु.
१. व्याज खर्च	१६	८१८,६४०.००	७९२,८७६.००
२. कर्मचारी खर्च	१७	१,०५२,१५०.००	७७६,६६३.००
३. कार्यालय सञ्चालन खर्च	१८	६४५,९२९.२५	४२१,०३७.००
४. गैर सञ्चालन खर्च	१९	-	-
५. असुल हुन नसक्ने कर्जाको अपलेखन			
६. लगानीमा सम्भावित हानी वापत व्यवस्था			
७. लगानी समायोजना कोष			
८. कर्जा नोक्सानी व्यवस्था		३६४,६५५.९६	५२७,२७२.००
९. अतिरिक्त कर्जा नोक्सानी व्यवस्था			
१०. गैर बैकिङ्ग सम्पत्तीको नोक्सानी वापत व्यवस्था			
११. कर्मचारी बोनस व्यवस्था			
१२. विशेष शूलक			
१३. आयकर व्यवस्था		६५,८०७.३४	
१४. खूद नाफा		२६३,२२९.३७	१२४,८००.००
जम्मा		३,२१०,४११.९२	२,६४२,६४८.००

माथि उल्लेखित अनुसूचीहरू वित्तीय विवरणका अभिन्न अङ्ग हुन् ।


आजको मितिमा संलग्न प्रतिवेदन अनुसार

पि. भट्ट एण्ड एसोसिएट्स



केशव दत्त जोशी
कोषाध्यक्ष

राजु भट्टराई
अध्यक्ष



सि.ए. प्रकाश दत्त भट्ट
प्रोपाइटर

मिति: २०७३।०५।१०

स्थान: महेन्द्रनगर, कञ्चनपुर

प्रकाश कुमार जोशी
व्यवस्थापक

कमल सिं वि. क.
लेखापाल

नाफा र नोक्सान बाण्डफाण्ड हिसाब
आर्थिक वर्ष २०७२/७३

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
१. गत वर्ष सम्मको संचित नोक्सान		
२. यस वर्षको खुद नाफा	२६३,२२९.३७	
३. जम्मा नोक्सान		
जम्मा	२६३,२२९.३७	-

विवरण	यस वर्ष रु.	गत वर्ष रु.
१. गत वर्ष सम्मको नोक्सान	-	
२. यस वर्षको खुद नोक्सान		
३. साधारण जगेडा कोष	६५,८०७.३४	
४. लाभांश समिकरण कोष		
५. प्रस्तावित लाभांश		
६. प्रस्तावित बोनस शेयर		
७. अन्य कोष	१९७,४२२.०३	
८. गत वर्षको आयकर		
९. संचित नाफा नोक्सान	-	
जम्मा	२६३,२२९.३७	-

Ram

काशगोत्री. B. B. B.

P. Bhatta & Associates
Chartered Accountants



मानांक बचत तथा ऋण सहकारी संस्था लि.

२०७२/७३ को

नगद प्रवाह विवरण

विवरण	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
सञ्चालन गतिविधिबाट नगद प्रवाह		
आयकर व्यवस्था अगाडिको नाफा	२६३,२२९.३७	१२४,८००.००
जोडने:		
१. स्थिर सम्पत्ति बिक्रीमा नोक्सान		
२. शेयर तथा डिभेन्चर लगानी र बिक्रीमा नोक्सान		
३. असुली हुन नसक्ने कर्जाको अपलेखन		
४. लगानीमा सम्भावित हानी वापत व्यवस्था		
५. कर्जा नोक्सानी व्यवस्था		५२७,२७२.००
६. कर्जा सापटीमा व्याज		
७. ह्रास कट्टी	१३९,३७७.२५	७५,२१०.००
८. कमचारी बोनस व्यवस्था		
घटाउने:		
१. लाभांश आम्दानी		
२. लगानीमा सम्भावित हानी वापत व्यवस्थामा कमी		
३. अतिरिक्त कर्जा नोक्सानी व्यवस्थामा कमी		
४. कर्जा नोक्सानी व्यवस्थामा कमी	३६४,६५५.९६	
५. लगानी समायोजना कोष		
कार्यसिल पूजीमा भएको परिवर्तन:		
१. बचत हिसाबमा वृद्धि (कमी)	४,१९८,७९८.००	१,७०७,५८०.००
२. अन्य दायित्वमा वृद्धि (कमी)	९४७,४९०.३४	१९५,७७७.००
३. कर्जा सापटीमा कमी (वृद्धि)	(३,२३५,८२८.००)	(२,९६०,३९४.००)
४. अन्य सम्पत्तिमा कमी (वृद्धि)	(६१४,९००.९२)	(१९,८४३.००)
आयकर भुक्तानी अगाडी सञ्चालनबाट नगद प्रवाह	२,०६२,८२२.००	(३४९,५९८.००)
घटाउने:		
यस आ.व. मा आयकर भुक्तानी र फिर्ता		
कुल सञ्चालन गतिविधिबाट नगद प्रवाह	२,०६२,८२२.००	(३४९,५९८.००)
लगानी गतिविधिको नगद प्रवाह		
१. शेयर तथा डिभेन्चर लगानी बिक्री (खरिद)		
२. स्थिर सम्पत्ति बिक्री (खरिद)	(२८४,१६८.००)	(२७,७००.००)
३. जिल्ला सहकारी सघमा लगानी तथा बचत		-
कुल लगानी गतिविधिको नगद प्रवाह	(२८४,१६८.००)	(२७,७००.००)
वित्तिय गतिविधिको नगद प्रवाह		
१. चुक्ता शेयर पूजीमा भएको वृद्धि (बोनस शेयर बाहेक)	५२९,२००.००	९००,९००.००
३. लाभांश भुक्तानी		
४. सापटीमा वृद्धि (कमी)	-	
५. कोषबाट समायोजन	७५,२१०.००	
६. कोषबाट भुक्तानी	(१७२,७१८.००)	(४२,३८६.००)
कुल वित्तिय गतिविधिबाट नगद प्रवाह	४३१,६९२.००	८५८,५१४.००
कुल गतिविधिबाट नगद प्रवाह (क+ख+ग)	२,२१०,३४६.००	४८१,२१६.००
जोडने:		
गत वर्षको बैंक तथा नगद मौज्दात	१,३३३,२०४.००	८५१,९८८.००
कुल नगद तथा बैंक मौज्दात	३,५४३,५५०.००	१,३३३,२०४.००



Rash...

General...



मानांक बचत तथा ऋण सहकारी संस्था लि.

अत्तरिया ४, कैलाली

इक्वीटीमा भएको परिवर्तन सम्बन्धि विवरण

आ.व. २०७२/७३

विवरण	शुरु मौज्दात	समायोजन	शेयर जारी	गत आ.व को कर भुक्तानी	गत आ.व मा भुक्तानी	यस वर्षको नाफाबाट बाडफाड	अन्तिम मौज्दात
शेयर पूंजी	४,२००,९००.००	७५,२९०.००	५२९,२००.००		(३०६,५९३.००)	६५,८०७.३४	४,७३०,९००.००
साधारण जगेडा कोष	३४२,२४२.००				-	२९,६९३.३०	७८९,८५२.३४
शेयर लाभास कोष	९५४,००७.००				५०,०००.००	१९,७४२.२०	१,८३६,२०.३०
कर्मचारी बोनस कोष	६०,२९०.००				९३,३९३.००	१९,७४२.२०	३०,०३२.२०
सहकारी शिक्षा कोष	१०२,६७३.००				१२२,७९८.००	२९,९०२.२०	२९,९०२.२०
संस्था विकास कोष	१५४,००५.००				-	४९,३५५.५९	६०,९००.३०
संरक्षित पूजि कोष	२५६,६४९.००				७३,३९३.००	१९,७४२.२०	३०५,९९६.५९
सामाजीक कोष	८२,६७३.००				१३९,९६७.००	२९,६९३.३०	२९,९०२.२०
घाटा पूर्ति कोष	१५४,००७.००				१७२,७९८.००	२९,६९३.३०	४३,६५३.३०
कुल रकम	५,५०७,४३८.००	७५,२९०.००	५२९,२००.००	-	१७२,७९८.००	२६३,२२९.३७	६,२०२,३५९.३७



Signature

Signature



अनुसूची १

शेयर पूजी
(२०७३ आषाढ मसान्त)

विवरण	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
१. शेयर पूजी ४७,३०१ साधारण शेयर प्रति शेयर रु.१००।०० ले	४,७३०,१००.००	४,२००,९००.००
जम्मा	४,७३०,१००.००	४,२००,९००.००

अनुसूची २

जगेडा तथा कोषहरु
(२०७३ आषाढ मसान्त)

विवरण	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
१. साधारण जगेडा कोष	७८९,८५२.३४	३४२,२४२.००
२. शेयर लाभांश कोष	१८३,६२०.३०	१५४,००७.००
३. कर्मचारी बोनस कोष	३०,०३२.२०	६०,२९०.००
४. सहकारी शिक्षा कोष	२९,१०२.२०	१०२,६७३.००
५. संस्था बिकास कोष	६०,९००.३०	१५४,००५.००
६. संरक्षित पूजि कोष	३०५,९९६.५१	२५६,६४१.००
७. सामाजिक कोष	२९,१०२.२०	८२,६७३.००
७. घाटा पूर्ति कोष	४३,६५३.३०	१५४,००७.००
जम्मा	१,४७२,२५९.३७	१,३०६,५३८.००

अनुसूची ३

सापटी
(२०७३ आषाढ मसान्त)

विवरण	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
१. नेपाल राष्ट्र बैंक	-	-
२. वाणिज्य बैंक	-	-
३. विकास बैंक (RMDC)	-	-
५. बचत तथा ऋण सहकारी संस्था (NEFSCUN)	-	-
७. अन्य	-	-
जम्मा	-	-

अनुसूची ४

बचत हिसाब
(२०७३ आषाढ मसान्त)

विवरण	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
दैनिक बचत	६,६८५,५७०.००	५,१३५,४०१.००
साधारण बचत	११,८३९.००	१२,१०८.००
मासिक बचत	२,२७६,३४०.००	१,४५४,१२८.००
नारी बचत	१,०६७,२२४.००	६५९,९७५.००
सूपर सेभिङ्ग	१४३,८२७.००	१३१,४९५.००
वाल बचत	६६,९३९.००	६४,१७६.००
बचत वाल उमङ्ग	१,८२९,५५०.००	४२५,२००.००
जम्मा	१२,०८१,२८१.००	७,८८२,४८३.००



Rayu Lakshmi Bhandari

[Signature]



अन्य दायित्व तथा व्यवस्थाहरू
(२०७३ आषाढ मसान्त)

विवरण	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
१. भुक्तानी दिन बाकि लाभाश	-	-
२. भुक्तानी दिन बाकि बोनस	-	-
३. निक्षेपमा भुक्तानी दिन बाकी ब्याज	६१८,२८०.००	-
४. सापटीमा भुक्तानी दिन बाकी ब्याज	-	४७५,२१०.००
५. लेखापरिक्षण शुल्क	-	-
६. कर्मचारी हित कोष	१४,९२०.००	८,५००.००
७. लाभाश	-	-
८. कर्मचारी बोनस व्यवस्था	-	-
९. आयकर व्यवस्था (खुद)	-	-
१०. ब्याज मुलतवी हिसाब	६५,८०७.३४	३६,५३८.००
११. सण्डी क्रेडिटर्स	६००,०१८.००	-
१२. अन्य	-	-
१२.१ अवधी समाप्त भएका मुद्दती खाताको रकम र ब्याज	-	-
१२.२ धरौटी	-	-
१२.३ विशेष शुल्क	-	-
१२.४ कर कट्टि	-	-
१२.५ ब्याज कर	-	-
१२.६ कर कट्टि	-	-
तलब	१०,५२१.५०	-
ब्याज	२९,८९८.००	-
घर भाडा	१०,७४०.००	-
लेखापरिक्षण	१९५.००	-
अन्य	-	-
१२.७ अन्य	११७,३५८.५०	-
जम्मा	१,४६७,७३८.३४	५२०,२४८.००

अनुसूची ६

बैंक मौज्दात
(२०७३ आषाढ मसान्त)

विवरण	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
१. नेपाल राष्ट्र बैंक	-	-
२. वाणिज्य बैंक	४७,६६३.००	४७,६६३.००
३. विकास बैंक	१०१,६३८.००	३९६,२६९.००
४. वित्त कम्पनी	-	-
५. अन्य वित्तिय संस्था	३,३८४,४३५.००	७१०,००४.००
जम्मा	३,५३३,७३६.००	१,१५३,९३६.००

अनुसूची ७

लगानी
(२०७३ आषाढ मसान्त)

विवरण	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
१. बैंक तथा वित्तिय संस्थामा रहेको मुद्दति निक्षेप	-	-
२. जिल्ला सहकारीमा रहेको लगानी	१,०००.००	१,०००.००
३. नेपाल बचत तथा ऋण के. संघमा लगानी	२,०००.००	२,०००.००
४. जिल्ला सहकारीमा सधमा बचत	-	-
५. नेपाल बचत तथा ऋण के. संघमा बचत	-	-
६. अन्य लगानी (NEFSCUN)	-	-
जम्मा	३,०००.००	३,०००.००
७. लगानीमा सम्भावित हानी वापत व्यवस्था	-	-
८. लगानी समायोजन कोष	-	-
खुद लगानी	३,०००.००	३,०००.००



Regd. कार्यालयी



कर्जा तथा सापटको विवरण

विवरण	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
व्यापारीक ऋण	१०,१६४,७६८.००	८,७४५,५४५.००
कृषि ऋण	९३७,२०९.००	९३३,८५३.००
हायर पचेज	-	-
कर्मचारी ऋण	-	-
अधिविकर्ष ऋण	-	-
उपभोक्ता कर्जा	४,९२३,१२९.००	३,०८५,०११.००
नारी कर्जा	१२,०००.००	३६,८६९.००
अन्य	-	-
जम्मा	१६,०३७,१०६.००	१२,८०१,२७८.००

अन्य सम्पत्ति
(२०७३ आषाढ मसान्त)

विवरण	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
१. मौज्दात मसलन्द	-	-
२. लगानीमा असूल गर्न बाँकी आम्दानी	-	-
३. कर्जामा पाउनु पर्ने बाँकी व्याज	६००,०१८.००	-
४. असूल गर्न बाँकी रेमिटेन्स (प्रभु, हिमाल)	३९,८४३.००	५९,८४३.००
५. सण्डी डेटर्स	-	-
६. कर्मचारी सापटी र पेशकी	-	-
७. अग्रिम भुक्तानी	-	-
८. मार्गस्थ नगद (चेक समेत)	-	-
९. गैर बैकिङ्ग सम्पत्ति	-	-
१०. धरौटी	-	-
१०.१ घर भाडा धरौटी	६०,०००.००	६०,०००.००
१०.२ टेलिफोन धरौटी	३,०००.००	३,०००.००
११. शाखा हिसाब	-	-
१२. अग्रिम आयकर	३४,८८२.९२	-
१३. अन्य	-	-
जम्मा	७३७,७४३.९२	१२२,८४३.००

सम्भावित दायित्वहरु
(२०७३ आषाढ मसान्त)

विवरण	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
१. कम्पनी उपर दावी परेको तर स्वीकार नगरेको		
२. प्रत्याभूतिसम्बन्धी प्रतिबद्धताहरु		
३. वित्तिय तथा अन्य जमानतहरु		
४. आंशिक भुक्तानी भएका शेयर तथा डिबेन्चर वापतको दायित्व		
५. कार्यान्वयन हुन बाँकी रहेको पट्टा करार		
६. अपरिवर्त्य कर्जा प्रतिबद्धता		
७. अन्य		
जम्मा		



Rajendra Kumar
Prakash Kumar
Prakash Kumar



स्थिर सम्पत्ति
(२०७३ आषाढ मसान्त)

गत वर्ष	विवरण	भवन	परिवहन साधन (२०)	कार्यालय फनिचर (२५%)	कम्प्युटर तथा कार्यालय साधन (२५%)	जम्मा
१.	गत वर्षसम्मको बुक भ्यालु(WDV)			९६,१२९.७०	१७७,२११.३०	२७३,३४१.००
२.	यस वर्षको थप र (घट)			१३७,८९५.००	१४६,२७३.००	२८४,१६८.००
३.	यस वर्षको हास कटौती			५८,५०६.१८	८०,८७१.०८	१३९,३७७.२५
४.	यस वर्षको बुक भ्यालु			१७५,५१८.५३	२४२,६१३.२३	४१८,१३१.७५
५.	पूँजीगत निर्माण					
६.	जमीन					
७.	ख्याती (Goodwill)					
८.	अन्य स्थिर सम्पत्ति					
	खुद सम्पत्ति			१७५,५१८.५३	२४२,६१३.२३	४१८,१३१.७५



Ram Khatiwada



अनुसूची १२

ब्याज आमदानी

विवरण	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
१. कर्जा तथा सापट	२,५३३,१४२.००	१,९२७,९८२.००
२. लगानी	-	
३. बैंक ब्याज	८७,२८१.९२	५७,७७९.००
जम्मा	२,६२०,४२३.९२	१,९८५,७६३.००

अनुसूची १३

कमिशन तथा डिस्काउण्ट

विवरण	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
(क) कमीशन		
१. जमानत		
२. शेयर प्रत्याभूति र निष्काशन		
३. बीमा		
४. अन्य		
(ख) डिस्काउण्ट		
जम्मा		

अनुसूची १४

गैर सञ्चालन आमदानी

विवरण	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
१. लगानी बिक्रिमा आमदानी		
२. सम्पत्ति बिक्रिमा आमदानी		
३. लाभाश		
जम्मा		

अनुसूची १५

अन्य आमदानी

विवरण	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
१. सेवा शुल्क	४५१,६५२.००	४०५,२६८.००
२. कर्जा फारम शुल्क	२६,२००.००	
३. विलम्ब शुल्क	५८,५२७.००	१४१,९६५.००
४. सदस्यता शुल्क	२१,४३५.००	६५,६७५.००
५. खाता बन्ध चार्ज	२१,४६२.००	११,१४१.००
६ अन्य	१०,७१२.००	३२,८४६.००
जम्मा	५८९,९८८.००	६५६,८९५.००



राज्य काउन्सिली. गुरुजी.



व्याज खर्च

विवरण	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
(क) वचतमा		
१. आवधिक वचत	-	
२. अन्य वचत	८१८,६४०.००	७९२,८७६.००
जम्मा	८१८,६४०.००	७९२,८७६.००

अनुसूची १७

कर्मचारी खर्च

विवरण	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
१. तलब	१,०५२,१५०.००	७७६,६६३.००
२. खाजा	-	
जम्मा	१,०५२,१५०.००	७७६,६६३.००

अनुसूची १८

कार्यालय सञ्चालन खर्च

विवरण	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
१. विविध खर्च	-	९४,५५७.००
२. टेलिफोन तथा इन्टरनेट	२३,८३९.००	३६,५१३.००
३. मर्मत तथा सम्भार	-	-
(क) भवन	-	-
(ख) सवारी साधन	-	-
(ग) कार्यालय उपकरण	-	-
(घ) अन्य	-	-
४. बत्ती तथा पानी खर्च	१५,१०९.००	-
५. मसलन्द र छपाई	११२,२८५.००	११२,२८२.००
६. तालिम खर्च	-	-
७. सञ्चालक समिति सम्बन्धि खर्च	-	-
(क) बैठक खर्च	-	-
(ख) बैठक भत्ता	-	-
८. साधारण सभा सम्बन्धि खर्च	९८,२३७.००	-
९. लेखापरिक्षण सम्बन्धि	-	-
(क) बाह्य लेखापरिक्षण शुल्क	१४,६९०.००	८,५००.००
(ख) आन्तरिक लेखा परिक्षण शुल्क	-	-
(ग) अन्य खर्च	-	-
१०. स्थिर सम्पत्तिमा ह्रास कटौती	१३९,३७७.२५	७५,२१०.००
११. घर भाडा	१०८,०००.००	७९,२००.००
१२. जरिवाना	-	-
१३. भ्रमण भत्ता र खर्च	४०,९००.००	-
१४. यातायात खर्च	-	११,४८७.००
१५. विज्ञापन खर्च	१२,१२५.००	-
१६. प्राविधिक सेवा सम्बन्धि खर्च	२७,२००.००	-
१७. व्याज छुट खर्च	३,९४९.००	३,२८८.००
१८. अन्य	५०,२१८.००	-
जम्मा	६४५,९२९.२५	४२१,०३७.००



Payee: *Manak Savings and Credit Cooperative Ltd.*



अनुसूची १९

गैर सञ्चालन खर्च

विवरण	यस वर्ष रकम (रु.)	गत वर्ष रकम (रु.)
१. लगानी विक्रिमा नोक्सानी		
२. स्थिर सम्पत्ति विक्रिमा नोक्सानी		
३. गैर वित्तीय सम्पत्ति विक्रिमा नोक्सानी		
४. अन्य		
जम्मा		



Raym *काशीमोक्षी* *Sharma*



श्री मानांक बचत तथा ऋण सहकारी संस्था लिमिटेड
अत्तरिया ४, कैलाली, नेपाल

अनुसूचि २० : प्रमुख लेखानितिहरु

१. वित्तिय विवरणहरु ऐतिहासिक लागतको आधारमा, लेखाको सर्वमान्य सिद्धान्त तथा सहकारी ऐन र नियमावली अनुरूप तयार गरी प्रस्तुत गरिएका छन् ।
२. ब्याज आम्दानीको गणना
२.१ निक्षेपको ब्याज गणना गर्दा ३६५ दिनलाई एक वर्षको आधार मानी उपार्जन आधारमा गणना गरिएको छ ।
२.२ कर्जा सापटीको ब्याजलाई घट्टो ब्याज दरमा गणना गरी नगद आधारमा आम्दानी जनाउने नीति अपनाएको छ ।
३. खर्चहरुलाई एक्युरल (Accrual) आधारमा लेखाकन गरिएको छ ।
४. आय लेखांकनका आधार:
कर्जा सापटीको ब्याज नगद आधार (Cash Basis) मा आम्दानी जनाइएको छ ।
संस्थाले अन्य बैंक, वित्तिय संस्था तथा सहकारी संस्थाहरुमा निक्षेपमा लगानी गरी प्राप्त ब्याजको स्रोतमा कट्टी भएको कर रकमलाई अग्रिम कर दाखिला मानी सम्पूर्ण ब्याज रकमलाई आम्दानी जनाइएको छ ।
नगदमा प्राप्त नभएको ब्याजलाई पाउनु पर्ने ब्याज हिसावमा खर्च लेखी ब्याज मुल्यवी हिसाव (Interest Suspense A/c) मा जम्मा गर्ने व्यवस्थाको यस संस्थाले पालना गरेको छ ।
५. जोखीम व्यहोर्ने कोष :
सहकारी विभागबाट जारी मापदण्ड २०६८ एवं यस संस्थाको "कर्जा लगानी तथा असूली सम्बन्धी नियमावली" बमोजिम लगानी गरिएको सम्पूर्ण कर्जाहरुलाई क्रमशः असल, शंकास्पद र खराब गरी ३ भागमा वर्गीकरण गरी सो को क्रमशः १%, ३५%, र १००% का दरले यस वर्षमा थप रकम जोखीम व्यहोर्ने कोषमा राखिएको छ ।
६. स्थिर सम्पत्तीका हासकट्टी नीति :-
६.१ स्थिर सम्पत्तीलाई ऐतिहासिक लागत अवधारणाको आधारमा देखाइएको छ ।
६.२ स्थिर सम्पत्तीको हास कट्टी आयकर ऐन २०५८ बमोजिम घट्टो मोल पद्धतिको आधारमा गर्ने नीति अपनाइएको छ ।
७. आयकर व्यवस्था
संस्थाको आयकर व्यवस्था यस वर्षको कूल नाफा (कर योग्य नाफा रकम) को २०% गरिएको छ ।



Pranav K. Khatiwada
Pranav K. Khatiwada



- ८ जगेडा तथा अन्य कोषहरुः
संस्थाको संसोधित विनियमावली एवं डिभिजन सहकारी कार्यलयले दिएको निर्देशन अनुसार यस वर्ष कोषहरुकोको व्यवस्था गरिएको छ र यस आ.व. को अन्त्यमा संस्थाले व्यवस्था गरेका भन्दा बाहेकका कोषहरुलाई जगेडा कोषमा समायोजन गरिएको छ । अधिल्लो वर्षको स्थिर सम्पत्तीमा भयको फरक रकमलाई जगेडा कोषमा समायोजन गरिएको छ ।
९. निक्षेप हिसाबको रिकन्सिलिएसन गरिएको छैन ।
१०. बैंक मौज्दात तथा नगद मौज्दात र अन्य सम्पत्ति व्यवस्थापनले प्रमाणित गरे बमोजिम रहेको छ ।
११. वित्तिय विवरण अनुसारको सम्पत्ति तथा दायित्वको रकम तथा करको आधार बीच फरक भई श्रृजना हुने अस्थायी अन्तरको कारणले भविष्यमा श्रृजना हुने कर दायित्व तथा सम्पत्तिको लगत राख्ने उद्देश्यले स्थगन करको लेखांकन गरिन्छ । कुनै स्थगन कर सम्पत्ति र स्थगन कर दायित्वको गणना गरिएको छैन ।
१२. गत वर्षको आंकडाहरुलाई आवश्यकता अनुसार मिलान गरिएको छ ।
१३. अनुसूची १ देखी २० सम्मका अनुसूचीहरु वित्तिय विवरणका अभिन्न अंग हुन ।



Ram

गोपबन्धु

B. K. P. P.

[Signature]

